



स्थानीय निर्वाचन, २०७९ पछिको
चामे गाउँपालिकाको एघारौँ गाउँसभामा
गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्रबहादुर घलेज्यूबाट
प्रस्तुत
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ
गण्डकी प्रदेश, नेपाल
वि.सं. २०७९ साल असार ०९ गते

"कृषि पर्यटन र जलाधार, चामे समृद्धिको आधार"

गाउँसभाका सदस्य महोदय,

१. चामे गाउँपालिकाको यस गरिमामय गाउँसभासमक्ष चामे गाउँ कार्यपालिकाको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा ज्यादै गौरवान्तित भएको छु ।
२. सर्वप्रथम, लोकतन्त्रको बहाली, संघीय गणतन्त्रको स्थापना मार्फत नागरिक अधिकारको स्थापना, स्वतन्त्रताको उपभोग र समाजको आमूल परिवर्तनका लागि आफ्नो जीवन बलिदान गर्नु हुने ज्ञात, अज्ञात शहिदहरु प्रति म उच्च श्रद्धाका साथ भावपूर्ण श्रदान्जली अर्पण गर्दछु। मुलुकको राजनीतिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट आम जनताको घर-घरमा स्थानीय सरकारको स्वरूपमा ल्याउन योगदान गर्नुहुने सम्पूर्ण अग्रज योद्धाहरुमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु।
३. आफ्नो अमूल्य मत दिएर हामीलाई जनप्रतिनिधीको रूपमा जनताको सेवा गर्ने अवसर प्रदान गर्नुहुने चामे गाउँपालिकावासी सम्पूर्ण आमा-बुवा, दाजु-भाई, दिदी-बहिनी प्रति म सधै उच्च सम्मानका साथ आदरभाव व्यक्त गर्न चाहन्छु।

गाउँसभाका सदस्य महोदय,

४. हामीले शुरुका वर्षमा जिम्मेवारी सम्हाल्दा संघीय ढाँचामा स्थानीय सरकार संचालन गर्नु नितान्त नौलो अनुभव थियो। सिंहदरबारको अधिकार गाउँमा आएको सन्देशले समाज तरङ्गित भएको थियो । एकातर्फ हरेक नागरिकका तीब्र विकासको आकांक्षालाई विवेकसम्मत रूपमा शीघ्र सेवा पुऱ्याएर सम्बोधन गर्नुपर्ने अवस्था र अर्कोतर्फ स्थानीय तहलाई स्थानीय सरकारको रूपमा संचालन गर्नुपर्ने जिम्मेवारीले गर्दा हामीलाई बाटो पहिल्याएर अघि बढ्न हम्मे परिरहेको थियो। समय क्रम सँगै हामीले सिक्दै र आफैले सिकेको कुरा कार्य व्यवहारमा प्रयोग गर्दै हामीले गर्ने कार्य व्यवहारमा परिपक्वता हासिल गर्दै जनताको भावनालाई सम्बोधन गर्दै हामीमा सीप क्षमता कार्य शैली र कार्य सम्पादनमा परिपक्वता आएको महसुस गरेको छु।

५. हाम्रो शुरुका दिन संविधानले प्रदत्त गरेका अधिकार बमोजिम कार्यसम्पादन नियमावली र कार्य विभाजन नियमावली बनाउन तथा सो बमोजिम अगाडी बढ्नमा नै व्यतित भए। हामीले बार्षिक बजेट, आर्थिक विद्येयक र विनियोजन विद्येयक गाउँसभाबाट पारित गर्नुभै। हामीमा हिम्मत थपिदै जाँदा नीति तथा कार्यक्रम अनुसार वार्षिक बजेट कार्यान्वयन गर्न थाल्यौं। हामी थप उत्तरदायी र जिम्मेवार बन्दै गयौं। यसरी हामीले हाम्रो समय सिक्न र कार्य व्यवहार सम्हाल्नमा उपयोग सिद्ध भयो। स्थानीय निर्वाचन, २०७९ पछिको पहिलो गाउँसभालाई सम्बोधन गरिरहँदा विगत वर्षको तुलनामा हामी जनता प्रति जिम्मेवारी बोध, कार्यसम्पादनमा परिपक्वता, कार्यकौशलता तथा सिपको विकास भई आत्म विश्वास बढेको अनुभूती भएको छ।
६. "राजनीतिक नेतृत्वले जनभावना अनुसार नीति निर्माण गर्ने र कर्मचारीतन्त्रले त्यसलाई कार्य व्यवहारमा उतार्ने " सिद्धान्त अनुसार हाम्रो यस चामे गाउँपालिका क्षेत्र भित्रको विकास निर्माणका साथै जनताको आर्थिक तथा सामाजिक विकासका लागि सबैले इमान्दारिता, जिम्मेवारी तथा वफादारीका साथ भुमिका निर्वाह गरे मात्र सुशासन, विकास र समृद्धिको यात्रा सहज भई हाम्रो सपना "कृषि, पर्यटन र जलाधार, चामे समृद्धिको आधार" साकार हुने मेरो बुझाई रहेकोछ ।

आर्थिक वर्ष २०७८।०७९ को नीतिको समिक्षा

१. ठाडो खोलामा लघु जलविद्युत आयोजनाको प्रारम्भिक सम्भाव्यताको सर्वेक्षण सम्पन्न गरिएको छ ।
२. वडा नं. ३ को कार्यालय भवन निर्माण तथा मर्मत कार्य सम्पन्न भएको छ ।
३. चामे गौरवको आयोजना सिटिहलको भवन निर्माणको कार्य सम्पन्न भएको छ ।
४. संघिय सरकारको समन्वयमा चामेबासी १३०३ जनालाई कोभिड-१९ विरुद्धको खोप र १५ महिना देखि १५ वर्ष सम्मका २१३ जना बालबालिकालाई टाईफाइड विरुद्धको खोप प्रदान गरिएको छ ।
५. सडक डिभिजन कार्यालयसँग समन्वय गरी गाउँपालिका क्षेत्र भित्र ३ कि.मि. सडक ढलानको कार्य सम्पन्न गराईएको छ ।
६. लोकप्रिय मा.वि. र गौरी शंकर आ.वि.मा आवासिय विद्यालय संचालन गर्न बजेट विनियोजन गरी कार्यान्वयन गरिएको छ ।
७. मस्याङ्दि नदिमा आएको बाढि पहिरोको कारण क्षति हुन पुगेका स्थानीय वासिहरुलाई स्थानीय विपद कोषबाट पुर्ण क्षति वापत रु.१ लाख र आंशिक क्षति वापत ५० हजार आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
८. तिमाङ आधारभुत स्वास्थ्य चौकी भवन निर्माण तथा कोतो आधारभुत स्वास्थ्य चौकीको मर्मत संभार कार्य सम्पन्न गरिएको छ ।
९. बजार क्षेत्र भित्रको ठाडो खोलाहरुमा तटबन्धन तथा मस्याङ्दी नदीमा तटबन्धन र डाईभर्सन निर्माणको कार्यलाई अगाडि बढाईएको छ ।
१०. मेडपा कार्यक्रम अन्तर्गत नया उधमी सिर्जनातर्फ ६५ जना र पुरानो उधमी स्तरोन्नतीतर्फ १० जनालाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
११. कक्षा १ देखि ५ सम्म संचालित गौरीशंकर आ.वि. लाई स्तरोन्नती गरी कक्षा ६ देखि ८ सम्म पठनपाठन संचालन गर्न स्वीकृति प्रदान गरिएको छ ।

१२. गाउँकार्यपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरूमा सूचना अधिकारी तोकिएको सूचनाको हक कार्यान्वयन भईरहेको छ ।

अब म चामे गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को नीति तथा कार्यक्रम यस गाउँ सभाको बैठकमा प्रस्तुत गर्न गरिइरहेको छ ।

गाउँपालिकाको दिर्घकालीन सोच “कृषि, पर्यटन र जलाधार, चामे समृद्धिको आधार” रहेको छ । यस सोचलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू अवलम्बन गरिनेछन ।

१. बजार तथा उपभोक्तामुखी कृषि प्रणालीको विकास मार्फत कृषि क्षेत्रलाई प्रतिस्पर्धी, दिगो, आत्मनिर्भर र निर्यातमुखी बनाउने,
२. नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विविधीकरण गर्दै पर्यटकीय पूर्वाधारको विकास र पर्यटकीय सेवालालाई गुणस्तरीय, सुरक्षित र विश्वासिलो बनाउने,
३. गाउँपालिकाको स्वामित्वमा २ मेगावाटको लघुजलविधुत आयोजना संचालन गरी आन्तरिक राजश्वको सुदृढीकरण गर्ने,
४. सीपमुलक तथा स्वरोजगार प्रवर्द्धन गर्ने तालिम मार्फत् जनताको जिवनस्तर सुधार गर्ने,

गाउँपालिकाले लिएका माथि उल्लेखित रणनीति कार्यान्वयन गर्न देहायका नीतिहरू अवलम्बन गरिने छ ।

शिक्षा सम्बन्धी नीति

१. विद्यालय आवासीय कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
२. स्थानीय पाठ्यक्रम (कक्षा १-५) लाई तर्जुमा गरिनेछ ।

३. हाललाई पठनपाठन स्थगित रहेका विद्यालयका शिक्षकहरूलाई आवश्यकता र औचित्यको आधारमा पालिकाभिन्नका अन्य विद्यालयहरूमा पदस्थापना गरिनेछ ।
४. बाल शिक्षामा कार्यरत शिक्षकहरूको सेवा सुविधाहरूलाई निरन्तरता दिइने छ ।
५. नमुना विद्यालय लोकप्रिय मा.वि.मा प्राविधिक धारतर्फ संचालित शैक्षिक कार्यक्रमलाई थप व्यवस्थित गर्दै लगिने छ ।
६. सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षकहरूलाई क्षमता विकास, प्रविधिमैत्री शिक्षण कला आदि कार्यक्रमहरू संचालन गरिने छ ।
७. सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाको लागि गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य कर्मीहरूलाई परिचालन गरिने छ ।

स्वास्थ्य सम्बन्धी नीति

८. थानचोक स्वास्थ्य चौकीका लागि जग्गा खरिद तथा स्वास्थ्य चौकी भवन निर्माण गरिने छ ।
९. जिल्ला अस्पताल तथा चामे गाउँपालिकाबीच समन्वय तथा सहकार्य गरी सदरमुकामको स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाईने छ ।
१०. नागरिक आरोग्यता प्रवर्धन गर्न उपयुक्त आहारा, विहार, ध्यान, योग, प्राणायाम आदि बारे सचेतना कार्यक्रम मार्फत् गाउँपालिकाबासीलाई निरोगी बन्न प्रोत्साहित गरिने छ ।

पूर्वाधार विकास सम्बन्धी नीति

११. चामे गाउँपालिकाभिन्न २ मेघावाटको लघु जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाईने छ ।

१२. गाउँपालिका भित्रको मोटरवाटोलाई ५ कि.मि. सडक ढलान कार्यलाई सम्पन्न गर्न डुम्रे-वेशिसहर सडक आयोजना कार्यालयसँग समन्वय गरिने छ ।
१३. गाउँपालिकाको वडा नं १ र २ का वडा कार्यालयमा रहेको विधुतीय प्रणाली तथा आपुर्तिलाई सुचारु गराईने छ ।
१४. चामे गौरवको आयोजना सिटिहलको शौचालय तथा कम्पाउण्डीडको कार्य सम्पन्न गरी सूचारुमा ल्याईने छ ।
१५. मसुर्याङ्दी तथा ठाडो खोलाहरुमा आएको वाढी पहिरोले पुऱ्याएको क्षति न्युनिकरण गर्दै वस्ती संरक्षणको कार्यलाई अगाडि बढाईने छ ।
१६. चामे गाउँपालिकाको वडा नं. १, २ र ४ को वडा कार्यालयको भवन निर्माण कार्यलाई अगाडि बढाईने छ ।
१७. चामे गौरवको आयोजना बसपार्क, सित भण्डार र उद्योग ग्राम निर्माण सम्पन्न गरिने छ ।
१८. नमुना विद्यालय अन्तर्गत लोकप्रिय मा.वि.लाई प्राप्त बजेट मार्फत् छात्र र छात्राहरुको छात्रावास निर्माण कार्य सम्पन्न गरिने छ ।

साँस्कृतिक तथा पर्यटन सम्बन्धी नीति

१९. कजिनसारा पदमार्ग तथा भ्यु टावर जाने गोरेटो वाटोलाई स्तरोन्नति गरिने छ ।
२०. तिमाङ- सिक्लेस वाटो निर्माण गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइने छ ।
२१. गाउँपालिकाभित्र मनाईने पर्व, मेला, पुजा तथा बौद्ध साँस्कृतिक सम्पदाहरु समेटी गाउँपालिकाको Cultural Profile तयार गरी प्रकाशित गरिने छ ।

२२. गाउँपालिका भित्रको साँस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको मर्मत सम्भार तथा संरक्षण कार्यलाई अगाडि बढाईने छ ।
२३. धार्मिक सम्पदाहरूको संरक्षण गर्न उपभोक्ता समिति मार्फत संचालन हुने जनसहभागिता मुलक कार्यक्रमलाई प्राथमिकता दिईने छ ।

फोहोरमैला व्यवस्थापन सम्बन्धी नीति

२४. गाउँपालिका क्षेत्र भित्रको फोहोरमैलाको दिगो व्यवस्थापनको लागि फोहोर संकलन, ढुवानी र रुपान्तरण कार्यलाई व्यवस्थित ढङ्गले अगाडि बढाईने छ ।
२५. सार्वजनिक जग्गा, नदी किनार, ठाडो खोला, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिईने छ ।

संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति

२६. गाउँपालिका भित्रको कर्मचारी व्यवस्थापन गरी संगठनलाई चुस्त दुरुस्त राख्न गाउँपालिकाको संगठन तथा सर्वेक्षण कार्यक्रम कार्यान्वयन गरिने छ ।
२७. गाउँपालिकाको दिवसको अवसरमा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम आयोजनाका साथै जनप्रतिनिधि तथा कर्मचारीहरूलाई पदक, सम्मान र पुरस्कार प्रदान गरिने छ ।
२८. वडा कार्यालय, सामुदायिक विद्यालय तथा विकासका आयोजनाहरूमा सूचनाको हक कार्यान्वयन गरिने छ ।
२९. गाउँपालिकावाट गरिने ठेक्का प्रक्रिया तथा निर्माण कार्यलाई प्रचलित कानून बमोजिम विद्युत्तीय खरिद प्रणाली मार्फत् सम्पादन गर्ने कार्यलाई निरन्तरता दिईने छ ।
३०. एक वर्षभित्रमा गाउँपालिकाको प्रथम आवधिक योजना (२०७९-२०८४) तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।

राजश्व तथा वित्त व्यवस्था सम्बन्धी नीति

३१. गाउँपालिकाले संविधान तथा कानून बमोजिम असुल गर्ने राजश्व प्रशासनलाई न्यायोचित पारदर्शी र वैज्ञानिक बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ ।
३२. करदाताहरूलाई कर प्रणालीमा स्वेच्छिक रूपमा सहभागी गराउन समग्र राजश्व प्रणालीलाई करदातामैत्री बनाइनेछ ।
३३. चामे गाउँपालिका भित्र रहेको जडिबुटिहरूको अध्ययन अनुसन्धान गरी उत्पादन प्रशोधन तथा विक्रि वितरण गर्न सहजीकरण गरिने छ ।

कानून तथा मानवअधिकार सम्बन्धी नीति

३४. सुचना प्रविधिको प्रयोग गरी न्याय सम्पादनको कार्यलाई सरल, सहज र पहुँचयोग्य बनाइनेछ ।
३५. गाउँपालिकाबाट जारी गरिएका स्थानीय कानूनहरूको आवश्यकता अनुसार संसोधन, परिमार्जन तथा एकीकरण गरिनेछ ।
३६. गाउँपालिकाको नीति, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक ऐन, कानून, कार्यविधि, निर्देशिका तर्जुमा गरी जारी गरिनेछ ।

कृषि तथा पशुपालन सम्बन्धी नीति

३७. स्थानीय समुदायहरूलाई कृषक/कृषक समुह/सहकारी/संस्था गठन गर्न प्रोत्साहित गरिनेछ ।
३८. स्थानीयस्तरमा उत्पादन गरिने खाद्यवस्तुहरूको बजारीकरण गर्न प्रोत्साहन तथा कार्यक्रम सञ्चालन गरिनेछ ।
३९. स्थानीय स्तरमा उत्पादन हुने खाद्यवस्तुहरूको सुरक्षित भण्डारण गर्न शीत भण्डारणलाई प्रयोगमा ल्याइनेछ ।
४०. सार्वजनिक स्थलमा रहेका छाडा पशुपन्छीहरूको उपचार तथा बन्ध्याकरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

४१. मासुजन्य तथा दुधजन्य पर्दाथको उत्पादन तथा बिक्री बितरण गर्ने व्यवसायको मापदण्ड तयार गरी लागु गरिनेछ ।
४२. गाउँपालिका भित्र उत्पादन हुने विभिन्न तरकारी तथा खाद्य सामाग्रीहरुको बजारीकरण गर्न कृषि मेला आयोजना गरिने छ ।

सामाजिक विकाससँग सम्बन्धित नीति

४३. महिलालाई सीपमुलक तालीम दिई आयआर्जनका क्रियाकलापमा सहभागी गराईनेछ ।
४४. महिलाले संचालन गर्ने व्यवसायका लागि सहकारी गठन, बीउंपुजी र व्यवस्थापन तालिम प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
४५. महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव कुरीति हिंसा अन्त्य गर्न महिला जागरण, वित्तीय साक्षरता, कानुनी साक्षरता तथा सशक्तीकरण कार्यक्रम संचालन गरिनेछ ।
४६. गाउँपालिका भित्रका स्वास्थ्य चौकी मार्फत् नेपाल सरकारले तोकेका औषधीहरु निशुल्क उपलब्ध गराउन आवश्यक प्रबन्ध मिलाईनेछ ।
४७. जेष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न कार्यक्रम संचालन गरिएको छ ।

खेलकुद सम्बन्धी नीति

४८. गाउँपालिका क्षेत्रमा रहेको बैंक तथा वित्तीय संस्थाहरुलाई Corporate Social Responsibility अवधारणा अन्तर्गत खेलकुद तथा अन्य कार्यक्रमहरु समेत संचालन गर्न विशेष जोड दिईनेछ ।
४९. गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमको विकासको लागि खेलकुद क्लबहरुसँगको सहकार्यमा खेलकुद प्रतियोगीताहरु आयोजना गरिनेछ ।

खानेपानी सम्बन्धी नीति

५०. चामे बजारक्षेत्रको खानेपानी आपूर्तीलाई व्यवस्थापन गरी पुनः संचालन गरिनेछ ।
५१. चामे बजारक्षेत्रको खानेपानी तथा ढलविकास आयोजनालाई शिघ्र सम्पन्न गराईने छ ।

विपद व्यवस्थापन सम्बन्धी नीति

५२. विपद व्यवस्थापनका लागि जनस्तर तथा विद्यालयस्तरमा विपद सचेतना, उद्धारको अभ्यास कार्यलाई निरन्तरता दिइने छ ।
५३. विपद पुर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ लाई क्रमशः कार्यान्वयन गरिनेछ ।
५४. चामे गाउँपालिकाको विपद जोखीम न्युनीकरण तथा व्यवस्थापन ऐन तर्जुमा गरी जारी गरिनेछ ।

सुचना प्रविधि सम्बन्धी नीति

५५. प्रविधिमा आधारित शासन प्रणालीको अवलम्बन र अभ्यास कार्यलाई अगाडि बढाइनेछ ।
५६. गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवामा सुचना तथा संचार प्रविधिको उपयोग गरी विद्युत्तीय सुशासन प्रवर्धन गरिने छ ।
५७. गाउँपालिकाबाट सञ्चालन गरिने विकास निर्माण सम्बन्धी कार्यमा सर्वसाधारणको पहुँच वृद्धि गर्न आयोजना स्थलमा सुचना पार्टीको व्यवस्था गरिनेछ ।
५८. पालिका तथा वडा स्तरमा चौमासिक रूपमा सार्वजनिक सुनुवाईका कार्यक्रम संचालन गरिने छ ।

सीप विकास तथा उद्यमशिलता प्रवर्धन सम्बन्धी नीति

५९. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत नयाँ उद्यमी सिर्जनातर्फ ६० जना र पुरानो उद्यमी स्तरोन्नतीतर्फ २० जनालाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिने छ ।

६०. सीप सिक्न ईच्छुक स्थानीयवासीहरुलाई स्वरोजगार मुखी (सिलाईवुनाई, बेकरी, हाउस किपिंड, व्युटिसियन आदि) कार्यक्रम संचालन गरिनेछ ।
६१. नवीन सोच तथा प्रविधिको सदुपयोग गर्दै गाउँपालिकालाई सूचना प्रविधि मैत्री गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिने छ ।

अन्त्यमा,

चामे गाउँपालिकालाई जन अपेक्षा अनुरूप विकासका चाहना पुरा गर्ने, स्थानीय सरकार र स्थानीयवासीबीचको सुमधुर सम्बन्ध कायम गर्ने, प्रविधिको उच्चतम प्रयोग गरी चामे गाउँपालिकालाई समृद्ध पालिका बनाउने हाम्रो दृढ सङ्कल्प अविचलित छ। चामे गाउँपालिकाभित्र अथाह सम्भावना बोकेको कृषि, पर्यटन तथा जलाधारको अधिकतम सदुपयोग गर्न गाउँपालिकाको नेतृत्व प्रतिवद्ध रहनेछ । साथै चामे गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुऱ्याउन नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र, गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, राजनैतिक दलहरु र सम्पूर्ण चामेबासी दाजुभाई तथा दिदीबहिनीहरुमा हृदयदेखि धन्यवाद दिन चाहन्छु। यसै गरी यस नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न सबैको साथ, सहयोग र विश्वास प्राप्त हुने अपेक्षा गर्दै यो सम्बोधन यही अन्त गर्दछु।

धन्यवाद।